



प्रदेश राजपत्र

गण्डकी प्रदेश सरकारद्वारा प्रकाशित

खण्ड ०७) पोखरा, चैत १७ गते, २०८१ साल (अतिरिक्ताङ्क ३४)

भाग १

गण्डकी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

नेपालको संविधान बमोजिम प्रदेश सभाले बनाएको देहाय बमोजिमको ऐन सर्वसाधारण सबैको जानकारीका लागि प्रकाशन गरिएको छ ।

सम्बत् २०८१ सालको ऐन नं. ०५

सामयिक कर असुल गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

प्रस्तावना: सामयिक कर असुल गर्ने सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले, गण्डकी प्रदेश सभाले यो ऐन बनाएको छ ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम “गण्डकी प्रदेश सामयिक कर असुल ऐन, २०८१” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।

२. **परिभाषा:** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-

(क) “अघिल्लो दिन” भन्नाले सालबसाली आर्थिक ऐनको म्याद समाप्त हुने मिति भन्दा एक दिन अगाडि वा आर्थिक अध्यादेश निष्क्रिय वा खारेज भएको मिति भन्दा एक दिन अगाडि मध्ये जुन पछि आउँछ सोही दिनलाई सम्झनु पर्छ।

(ख) “राजस्व” भन्नाले सालबसाली आर्थिक ऐन वा आर्थिक अध्यादेश बमोजिम लगाइने घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन शुल्क, कृषि आयमा कर, सेवा शुल्क, दस्तुर तथा जरिवाना सम्झनु पर्छ र सो शब्दले गण्डकी प्रदेशको क्षेत्राधिकार भित्र रहेका कर लाग्ने अन्य विषय समेतलाई जनाउँछ।

(ग) “विशेष परिस्थिति” भन्नाले राजस्व संकलन गर्ने सालबसाली आर्थिक ऐन वा आर्थिक अध्यादेशको अवधि समाप्त भई अर्को नयाँ सालबसाली आर्थिक ऐन प्रमाणीकरण भई प्रदेश राजपत्रमा प्रकाशन भई नसकेको वा आर्थिक अध्यादेश जारी हुन नसकेको समयावधिलाई सम्झनु पर्छ।

(घ) “सूचित आदेश” भन्नाले यस ऐन बमोजिम गण्डकी प्रदेश राजपत्रमा प्रकाशित भएको आदेशलाई सम्झनु पर्छ।

३. **विशेष परिस्थितिमा राजस्व संकलन:** (१) गण्डकी प्रदेशमा विशेष परिस्थितिको सिर्जना भएमा विशेष परिस्थिति सिर्जना हुनु भन्दा अघिल्लो दिन जुन दर कायम रहेको थियो सोही बमोजिम राजस्व संकलन गर्ने कार्यलाई निरन्तरता दिनुपर्नेछ।

(२) उपदफा (१) बमोजिम राजस्व संकलन गर्न गण्डकी प्रदेश सरकारले कुनै आदेश जारी गर्न वा प्रदेश राजपत्रमा सूचना प्रकाशन गर्नुपर्ने छैन।

(३) विशेष परिस्थितिमा राजस्व संकलन गरिएको दर भन्दा त्यसपछि जारी हुने सालबसाली आर्थिक ऐन वा आर्थिक अध्यादेशमा बढी दर कायम भएमा त्यस्तो ऐन वा अध्यादेश लागु भएको मितिदेखि मात्र बढी दरमा राजस्व संकलन गर्नु पर्नेछ।

(४) गण्डकी प्रदेश सरकारको सालबसाली आर्थिक ऐन वा आर्थिक अध्यादेशमा तोकिएको दर बमोजिम नै स्थानीय तहले संकलन गर्ने राजस्वको हकमा समेत उपदफा (१) बमोजिम गर्नु पर्नेछ।

४. **सूचित आदेश जारी गर्न सक्ने:** (१) गण्डकी प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार अन्तर्गत पर्ने घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, कृषि आयमा कर, पर्यटन शुल्क, प्राकृतिक स्रोत शुल्क, सेवा शुल्क तथा जरिवानाका सम्बन्धमा तत्काल कर लगाउन वा बढाउन, करमा एकरूपता र सामञ्जस्यता कायम गर्न आवश्यक ठानेमा जनहितको लागि सूचित आदेशद्वारा त्यस्तो कर लगाउन वा बढाउन सक्नेछ।

(२) उपदफा (१) बमोजिमको सूचित आदेश सो सूचित आदेशमा तोकिएको मितिदेखि कानून सरह हुनेछ।

५. **सूचित आदेशको असर र अवधि:** यस ऐनमा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा दफा ४ बमोजिमको सूचित आदेश कानून बमोजिम लागु हुने छैन।

(क) संशोधन भई वा नभई सूचित आदेशको बेहोरा कानून बनी लागु भएमा,

(ख) कानून सरह लागु हुने छैन भनी गण्डकी प्रदेश सरकारबाट निर्णय भई प्रदेश राजपत्रमा सूचना प्रकाशन भएमा,

(ग) खण्ड (क) र (ख) बमोजिम नभएमा सूचित आदेश गण्डकी प्रदेश राजपत्रमा प्रकाशित भएको छ महिना व्यति भएमा।

६. **बाधा अड्काउ फुकाउ:** यस ऐनको कार्यान्वयन गर्दा कुनै बाधा अड्काउ परेमा गण्डकी प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो बाधा अड्काउ फुकाउन सक्नेछ।

आज्ञाले,
वाबुराम गौतम
प्रदेश सरकारको सचिव ।